

Psa

Chapter 110

Nepali Interlinear

Reference: Nepali ERV

אֲשִׁית	עַד-	לְיַמֵּי	שָׁב	לְאֲדָנָי	וְהִתְהַלַּחְתִּי	נְאֻם	לְמִזְמוֹר	לְדָוִד	1
म-बनाउनेछु	जबसम्म	मेरो-दाहिने-तिरमा	बस	मेरा-प्रभुलाई	परमप्रभुको	वचन	भजन	दाऊदको	
H7896	H5704	H3225	H3427	H0113	H3068	H5002	H4210	H1732	
					לְרִגְלָיִךְ:	הַרְחֵם	אֵיבֹיךָ		
					तिम्रा-खुट्टाको-लागि	पाउदानी	तिम्रा-शत्रुहरूलाई		
					H7272	H1916	H0341		

परमप्रभुले मेरो प्रभुलाई भन्नुभयो, “जति बेला सम्म म तिम्रा शत्रुहरूलाई तिम्रो अधीनमा पादिन त्यस बेलासम्म मेरो दाहिनेपट्टि बस्।”

אֵיבֹיךָ:	בְּקִרְבִּי	רָחֵם	מִצִּיּוֹן	וְהִתְהַלַּחְתִּי	יִשְׁלַח	עָנָן	מִטְהַר	2
बीचमा	तिम्रा-शत्रुहरूका	शासन-गर	सियोनबाट	परमप्रभुले	पठाउनुहुनेछ	राजदण्ड	तिम्रो-शक्तिको	
H0341	H7130		H6726	H3068	H7971	H5797	H4294	

परमप्रभुले तिम्रो राज्य बढाउनलाई सहयोग गर्नु हुनेछ। तिम्रो राज्य सियोनमा शुरूहुनेछ अनि यो त्यति बेलासम्म बढदै जानेछ जति बेलासम्म आफ्ना शत्रुहरूलाई आफ्नो शासन गर्नेछौ!

לְ	מִשְׁחָר	מִרְחֵם	קִרְשׁ	בְּהַרְרֵי	חִילְךָ	בְּיוֹם	נִרְבַּת	עָנָן	3
तिम्रो-हो	प्रभातझैं	गर्भबाट	शोभामा	पवित्रताको	युद्धको	तिम्रो-शक्तिको-दिनमा	स्वेच्छाले-आउनेछन्	तिम्रा-मानिसहरू	
	H4891	H7358	H6944	H1926	H2428	H3117	H5071		
							יְלִדְתֵיךָ:	טָל	
							शिशिर	तिम्रो-युवाको	
							H3208	H2919	

जब तिमीले आफ्ना सैन्यहरूसँगै भेला गर्नेछौ तिम्रो मानिसहरू स्वयंसेवक हुनेछन्। तिनीहरूले आफ्नो विशेष पोशाकहरू लगाउनेछन्। अनि विहानै एका-एकासित भेट हुनेछ। ती युवा पुरुषहरू भूँडमा शीत परे जस्तै तिम्रो वरिपरि हुनेछन्।

רַבְרְתֵי	עַל-	לְעוֹלָם	כְּהֵן	אֲתֵמָה	יְנַחֵם	וְלֹא	וְהִתְהַלַּחְתִּי	נִשְׁבַּע	4
मल्कीसेदेकको	अनुसार	सदाको-लागि	पुजारी-हौ	तिमी	पछताऊनुहुन्न	र-पछताउनुहुन्न	परमप्रभुले	शपथ-खानुभयो	
H1700		H5769	H3548		H5162	H3808	H3068	H7650	
								מִלְכֵי-צָדִיק:	
								रीतमा	
								H4442	

परमप्रभुले प्रतिज्ञा गर्नुभयो उ हल्ले आफ्नो मन बदल्न गर्नुहुँदैन। “तिमी अनन्तको निम्ति मल्कीसेदेक जस्तै पूजाहारी हौ।”

מְלָכִים:	אֶפֶן	בְּיוֹם-	מָחִין	יְמִינֵךְ	עַל-	אֲדָנָי	5
राजाहरूलाई	क्रोधमा	आफ्नो-क्रोधको-दिनमा	चुर्नुहुनेछ	दाहिने-तिरमा	तिम्रो	प्रभु	
H4428	H0639	H3117	H4272	H3225		H0136	

मेरो स्वामी तिम्रो दाहिनेपट्टि हुनुहुन्छ। जब उहाँ क्रोधित हुनुहुन्छ उहाँले अन्य राजाहरूलाई डराउनु हुनेछ।

רָבָה:	אָרֶץ	עַל-	רָאשׁ	מָחִין	נְוִוֹת	מְלָא	בְּנֵי	יָרִין	6
विशाल	पृथ्वीमाथि	ठूलो	शिर	चुर्नुहुनेछ	लाशहरूले	भर्नुहुनेछ	जातिहरूका-बीचमा	न्याय-गर्नुहुनेछ	
	H0776			H4272	H1472	H4390		H1777	

परमेश्वरले जाति-जातिहरूलाई न्याय गर्नुहुनेछ। धर्ती मृत शरीरहरूले ढाकिने छ। अनि परमेश्वरले शक्तिशाली जातिहरूका नेताहरूलाई दण्ड दिनु हुनेछ।

רָאשׁ:	יָרִים	עַל-	עַל-	יִשְׁתָּח	בְּרִיחַ	מִנְחָל	7
शिर	पार्नुहुनेछ	उच्च	त्यसकारण	पिउनुहुनेछ	बाटोमा	खोलाबाट	
				H8354	H1870		

राजाले बाटोमा झरनाको पानी पिउनु हुनेछ। त्यसपछि उहाँले टाउको उठाउनु हुनेछ। अनि बलियो + 110:7 बलियो यहाँ दुइवटा अर्थ लाग्दछ, (1) उनले पानी खाईसकेर टाउको उठाए, र (2) बलियो र महत्वपूर्ण मानिस भए। हुनु हुनेछ।